



विपश्यना

साधकहरुका लागि
प्रेरणा पत्र

बुद्ध वर्ष २५४९

फागुन २०६२

वर्ष २२ अङ्क ११

यो च बुद्धञ्च धर्मञ्च सरणं गतो ।
चत्तारि अरियसच्चानि, सम्मपञ्जाय पस्ति ॥
दुखं दुखसमुप्पादं, दुखस्स च अतिक्कमं ।
अरियं चट्टिकं मग्गं, दुखूपसमग्गामिनं ॥
एतं खो सरणं खेमं, एतं सरणमुत्तमं ।
एतं सरणमागम्म, सब्बदुखापमुच्चति ॥

धर्मपद-१९०, १९१, १९२

धर्मवाणी

जो बुद्ध, धर्म र संघको शरण गएको छ, जस्ले चार आर्य सत्य-दुःख, दुःखको उत्पत्ति, दुःखबाट मुक्ति र मुक्ति मार्ग आर्य अष्टांगिक मार्गलाई सम्यक रूपले देखेको छ, यही मंगलदायक शरण हो । यसै शरणलाई प्राप्त गरेर सबै दुःखबाट मुक्त हुन्छन् ।

धर्म यात्राका पचास वर्ष

सन् १९५५ को सेप्टेम्बर १ तारिख, मेरो जीवनको अत्यन्त अहत्वपूर्ण दिन थियो । माईग्रेन जस्तो टाउको दुखे रोग, दुखाई निको नै नहुने अत्यन्त पीडादायक रोग मेरो जीवनमा एउटा अभिशाप भै भएको थियो, आज त्यही रोग मेरो लागि वरदान बनेको छ । म पूज्य गुरुजी सयाजी ऊ वा खिनको विपश्यना ध्यान शिविरमा दश दिनको लागि सम्मिलित भएँ । शिविरमा जानु भन्दा पहिला मेरो मनमा एक प्रकारको डर थियो, त्यस्तो बाधा भैक्न पनि मैले शिविरमा भाग लिएँ र यस एउटै शिविरबाट पनि यति धेरै आश्चर्य जनक रूपले फाईदा पाउनु, यो अब इतिहासको एउटा अति चर्चाको विषय बनेको छ ।

शिविरमा जान बाधाको रूपमा मूळ्य कुरा त यही थियो कि यो बौद्ध धर्मको साधना थियो । यसबाट प्रभावित भएर कतै मेरो आफ्नो जन्मजातको हिन्दू धर्म त छुट्टैन ? कतै म बौद्ध त बन्दिन ? यदि साँच्चे यस्तो भयो भने घोर अनिष्ट नै हुनेछ । म धर्म भ्रष्ट बन्नेछु । मेरो घोर पतन नै हुनेछ । बुद्धको प्रति असीम श्रद्धा थियो तै पनि बौद्ध धर्मको प्रति अश्रद्धा हुनुको साथै क्षुद्र भाव पनि थियो । यस्तो भाव लिएर नै शिविरमा भाग लिन गाँ, किनकि गुरुजीले मलाई विश्वास दिलाउनु भएको थियो कि विपश्यना विद्यामा शील, समाधि, प्रज्ञाका अतिरिक्त अरू केही पनि सिकाइदैन । यी तीन विषयका प्रति म जस्तो कटूर हिन्दूलाई मात्र होइन अन्य जुन सुकै धार्मिक परम्पराका व्यक्तिलाई पनि के गुनासो हुन्छ र ?

शील, सदाचारको जीवन जिउनु, समाधि द्वारा मनलाई आफ्नो वशमा राख्नु, प्रज्ञा जगाएर चित्तलाई जति सक्दो विकार विहीन बनाई राख्नु - यी तीनै शिक्षालाई कोही समझदार व्यक्तिले विरोध गर्न नै सक्दैन । मलाई त क्रोध र अहंकार जस्तो मनका विकारहरूबाट मुक्ति पाउनु थियो । यसैको कारण तनाव पूर्ण जीवन जिएर नै म माईग्रेन

जस्तो रोगको रोगी बन्न पुर्यो । विकार हट्टै भने मानसिक अशान्ति पनि घट्टै जान्छ र माईग्रेन हट्टै जान्छ - भन्ने सत्य मैले राम्ररी बुझिसकेको थिएँ । यस बाहेक जुन परिवारमा म जन्में र जुन वातावरणमा म हुर्के, त्यसमा दुराचरणबाट अलग रहनु र सदाचरणमा लागी पर्नु तथा आफ्नो चित्तलाई विकारहरूबाट विमुक्त राख्नु यही आदर्श हाम्रो जीवन ल्याउनु पर्छ भन्ने सिकाएको थियो । भगवान बुद्धले यही सिकाउनु भएको थियो र यहाँ विपश्यनामा पनि यही सिकाईन्छ, यस बाहेक अन्य सिकाइदैन भनेर जब गुरुजीले भन्नु भयो यो सुनेर म ढुक्क भएँ । तै पनि मनमा कैतै चिसो भने परेको थियो ।

बुद्धको शिक्षाको बारेमा यस्ता कुराहरू सुनेको थिएँ जसको अनुशरण गर्नु म उचित मान्दिन थिएँ । अतः मन मनै मैले यही निर्णय गरें कि शिविरमा म केवल शील, समाधि र प्रज्ञाको मात्र अभ्यास गर्नेछु । यी तीनबटा बाहेक अरु केही पनि म स्वकार गर्दिन । यस विद्यालाई एकचोटी अपनाएर हेर्नको लागि म शिविरमा सम्मिलित भएको हुँ ।

यति त मैले बुझेकै थिएँ कि बुद्धवाणीमा अनेक राम्रा राम्रा शिक्षाहरू थिए, त्यसैले नै यो शिक्षा विश्वका यति धेरै देशहरूमा यति धेरै मानिसहरूले स्वीकार गरेका छन्, पूज्य बनेका छन् । यस परम्परामा जे जति राम्रा छन् ती हाम्रा वैदिक ग्रन्थहरूबाट नै लिएका हुन् । र त्यसमा जति पनि मिसिएका छन् ती म त्याग गर्न सक्छु, त्याग गर्छु । म यसमा होशीयार पूर्वक रहन्छु । यस्तो सोचेर म शिविरमा बसें ।

शिविर बसेर दश दिन पुरा हुँदा मैले देखें कि गुरुदेवले भन्नु भए अनुसार शील, समाधि र प्रज्ञा बाहेक त्यहाँ केही सिकाएको थिएन । यो विद्याले तुरुन्त फल दिन्छ, यो आशुफलदायिनी छ भन्ने कुरा मैले देखन पाएँ । दश दिनको अभ्यासबाट नै मनको विकार निस्किन थाल्यो । मेरो अशान्ति कम हुँदै गयो र त्यसको फलस्वरूप माईग्रेनको भयंकर रोग पनि हट्टै गयो । मानसिक अशान्तिको



कारणले नै माईग्रेन हुन्थ्यो र त्यसैबाट मलाई दुःखी पार्दथ्यो । माईग्रेनको लागि लिइने अफीमको दुःखदायी सूईबाट पनि संधैको लागि छुटकारा पाएँ । निन्द्राको लागि संधै खानु पर्ने औपधिबाट पनि मैले मुक्ति पाएँ । जुन विकारहरूले गर्दा मेरो मन व्याकुल हुन्थ्यो अब विपश्यनाको अभ्यासको कारण त्यो क्षीण हुँदै जान थाल्यो । सबैभन्दा ठूलो कुरा त यस विद्यामा मैले कुनै खोट भेटाईन, दोष भेटाईन । यो सर्वथा निर्दोष थियो । यसबाट कुनै हानि हुन्छ भन्ने लागेन । यो सर्वथा लाभदायी नै थियो ।

पहिलो शिविरमा नै विपश्यना विद्या यति शुद्ध लाग्यो कि साधनाको विषयमा अर्को कुनै पद्धति खोज्नु नै परेन । मेरो आध्यात्मिक खोजी पूर्णरूपले समाधान भयो । यस विद्यामा अगाडि बढ्नको लागि विहान, वेलुकी दिनहुँ नियमित रूपले एक-एक घण्टा अभ्यास गर्दै रहें र वर्षको एक पटक, कमसेकम एक पटक दश दिनको शिविरमा बसिरहें । समय-समयमा एक महिनाको लामो शिविर पनि लिएँ जसबाट आफ्नो अनुभवको माध्यमले साधनालाई अझ गहिराई सम्म बुझ थालें । यो न्याय संगत, तर्कसंगत र धर्मसंगतका साथै व्यावहारिक र वैज्ञानिक पनि लाग्यो । यस पद्धतिमा अन्धविश्वास गर्ने कुनै ठाउँ नै थिएन । गुरुजीले भन्नु भएको अथवा भगवान बुद्धले भन्नु भएको अथवा त्रिपिटकमा लेखिएको कारणले अन्धश्रद्धा पूर्वक यसलाई मान्नै पर्छ भनेर कतै भनिएको छैन । यहाँ जे जति भनिएको छ त्यसलाई बुद्धिले बुझ र फेरि आफ्नो अनुभवले जान तब मात्र स्वीकार गर । आफूले थाहा नपाईकन, नबुझीकन, अनुभव नगरीकन, आँखाचिम्लिएर यसलाई स्वीकार नगर ।

आर्य समाजले मलाई बुद्धिवादी बनायो र मेरा अन्धविश्वासहरू हटे । यही मेरो जीवनको ठूलो उपलब्धि थियो । तर विपश्यना त यसभन्दा धेरै अगाडि पुरयो । बुद्धिजन्य दार्शनिक विवाद र भक्ति भावावेशबाट मुक्त भएर यसले मलाई आध्यात्मिक क्षेत्रको यथार्थ अनुभव गर्न सिकायो । जति-जति सत्य अनुभवले जानियो त्यति त्यति स्वीकार गर्दै अगाडि बढ्दै गाएँ । र त्यसभन्दा सूक्ष्म स्तरसम्मको सत्यको अनुभव गर्दै गाएँ । जति जति अनुभव गर्दै गाएँ त्यति त्यति स्वीकार गर्दै आफूमा जाँचिरहें कि आफ्नो मनोविकार दुर्बल हुँदै गएको छ कि छैन । त्यसको निर्मूल भईररहेको छ कि छैन । वर्तमान समयमा नै प्रत्यक्ष सुधार हुनु पर्ने यस शिक्षाको महत्व युक्तिसंगत लाग्यो । हेर्दै जाँदा यो स्पष्ट भयो कि यदि वर्तमान सुधियो भने भविष्य पनि अवश्य सुधिनेछ । यो लोक सुधियो भने परलोक पनि सुधिनेछ । यो कुरा पनि राम्ररी बुझ थालें कि मन मैलो बनाउनुमा पूरा जिम्मेवार आफू स्वयं नै हो । कुनै बाहिरको अदृश्य शक्तिले मनलाई किन मैलो पार्छ ? यसलाई सुधार्ने काम को जिम्मा पनि आफैनै हो । गुरुको काम त यति मात्रै हो कि उहाँले बडो करुणा पूर्वक हामीलाई मार्ग

देखाईदिनुभयो । एक एक पाईला गर्दै हामी स्वयं हिँड्नु पर्छ । अरु कसैले पिठ्यूँमा बोकेर मुक्त अवस्थासम्म पुञ्चाईदिन्छ भन्ने भ्रमबाट मैले पूर्णतः मुक्ति पाएँ । यस सत्यलाई अनुभव द्वारा थाहापाउदै गएँ । यस विद्याले अदृश्य देवी-देवताहरू प्रति घृणा तथा द्रेष भाव उत्पन्न गराउन खोजेको होइन, तिनीहरू प्रति त मंगल मैत्रीको भाव जगाउन सिकाउँछ । “आफ्नो मुक्ति आफ्नो हात, आफ्नो परिश्रम आफ्नो पुरुषार्थ” यस भावले अहंमभाव जगाउदैन यसले त आफ्नो जिम्मेवारीको प्रति होशीयार बनाउँछ । अन्यप्रति भरपर्नु भन्दा स्वावलम्बी हुने शिक्षा निकै कल्याणकारी लाग्यो । साधनाको क्षेत्रमा अब कुनै शंका, सन्देह बाँकी रहेन । सन्देह हुनु पनि कसरी ? प्रत्यक्ष देखिरहेछ, त्यसको लागि प्रमाण किन चाहियो ? प्रत्यक्ष लाभ भईरहेको थियो । यस विद्याले मेरो जीवन बदलियो । जस्तो फेरि नयाँ जन्म भयो ।

सन् १९५४ पच्चीस सय वर्षको पहिलो बुद्ध शासनको अन्तिम वर्ष थियो । यसै वर्षमा नै म पहिलो पटक बुद्ध शासनको सम्पर्कमा आएँ । छैठौं संघायनमा भोजन प्रवन्ध गर्न प्रवन्धक समितिमा मलाई पनि मनोनीत गरिएको थियो । सन् १९५५ पच्चीस सय वर्षको द्वितीय बुद्ध शासनको पहिलो वर्ष थियो । यसै वर्ष विपश्यना विद्या मलाई प्राप्त भयो । मलाई लारछ, यो द्वितीय बुद्ध शासन शुरू भएको यो पहिलो वर्ष मेरो सौभाग्यको सूर्योदय बनेर आयो र प्रथम बुद्ध शासनको अन्तिम वर्ष मेरो लागि भारयोदयी सूर्य सुभारम्भको पूर्व सूचना दिई नयाँ किरण लिएर आयो । धर्म यात्राको यस पचास वर्षले मेरो जीवनलाई सार्थक बनायो, सफल बनायो । म धन्य भएँ । बाँकी जीवन पनि धर्म प्रति नै समर्पित गर्न सकूँ ।

(साभार : हिन्दी विपश्यना पत्रिका,
आश्विन पूर्णिमा २००५)

धर्मपर्थिक,

सत्य नारायण गोपन्का



गृहस्थ धर्म (धर्मिक सुत्त)

कोही परिग्रही (गृहस्थ) ले सम्पूर्ण रूपले भिक्षु धर्मको परिपालन गर्न सक्दैन । अतः म तिमीहरूलाई गृहस्थ धर्म भन्छु । यसलाई पालन गर्ने श्रावक सज्जन गृहस्थ बन्दछ, सत्पुरुष बन्दछ ।

कोही प्राणीको हत्या नगर्नु, न कसैद्वारा गराउनु र न कसैलाई हत्या गर्ने अनुमति नै दिनु । संसारमा जति पनि स्थल र जलचर प्राणीहरू छन् ति सबैका प्रति हिंसा गर्ने भाव त्यागी दिनुपर्छ ।

समझदार श्रावकले कसैले नदिएको, अरू कसैको बस्तु ग्रहण गर्नु हुँदैन । न चोरी गर्नु हुन्छ, न कसैलाई चोर्न अनुमति नै दिनु हुन्छ । सबै प्रकारका चोरीलाई सर्वथा परित्याग गर्नु पर्छ ।



समझदार व्यक्तिले अब्रह्मचर्यलाई बलेको आगो भैं परित्याग गर्नुपर्छ । यदि ब्रह्मचर्य पालन गर्नु असम्भव भयो भने पनि पर-स्त्री गमन भने अवश्य गर्नुहोनै ।

सभा अथवा कुनै परिषदमा गएर भूठो कुरा नगर्नु, न कसैलाई बोल्न दिनु न कसैलाई बोल्ने अनुमति नै दिनु । यस प्रकारको मिथ्या कुरा गर्ने काम पूर्णतः त्याग्नुपर्छ ।

जसलाई गृहस्थ सद्धर्म प्रति इच्छा छ, उसले रक्सी आदि लाई उन्मादजनक थानेर यसलाई न आफूले पिउनु न अखलाई पिलाउनु न अखलाई पिउने अनुमति नै दिनु ।

बेहोशीहरू यसैको कारणले नै पापकर्म गर्दछन् र यस्ता मानिसहरूबाट नै पापकर्म गराउँछन् । यस्तो पाप गर्ने गराउने काम त्याग्नु पर्छ । यस्ता कामहरू उन्मादजनक छन्, मोहक छन् र मूर्खजनहरूलाई मन पर्ने खालका छन् ।

प्राणीको हत्या नगर्नु, चोरी नगर्नु, भूठो नबोल्नु र मादकपदार्थको सेवन नगर्नु । अब्रह्मचर्य तथा मैथुन बाट अलग रहेर रातीको विकाल भोजन नगर्नु ।

माला तथा सुगन्धित बस्तुको सेवन नगर्नु । खाटमा सुत, भूझ्मा सुत वा दसनामा सुत । यसलाई अष्टागिक उपोसथ अथवा अष्टशील भनिन्छ ।

प्रत्येक पक्षको चतुर्दशी, पूर्णिमा, अष्टमी तथा अन्य पर्वको दिनमा शुद्ध चित्तले यी उपोसथ शील धर्मलाई सम्यक रूपले पालन गर्नु । समझदार व्यक्तिले उपोसथ व्रत धारण गरेर विहान प्रसन्न चित्तले श्रद्धापूर्वक भिक्षु संघलाई, सन्तहरूलाई अन्न र पिउने कुराको यथाशक्ति दान दिनुपर्छ ।

आफूलाई कुनै धार्मिक व्यवसायमा लगाउनु र धर्म पूर्वक आमा-बुबाको पोषण गर्नु । जो गृहस्थले यस प्रकार सदाचरण गर्दछ ऊ स्वयं देवलोकमा जन्मलिनेछ ।

(साभार : हिन्दी “विपश्यना” पत्रिका
१९९६ आषाढ पूर्णिमा)



धर्मशृङ्गमा आगामी महिनामा सञ्चालन हुने शिविर कार्यक्रम

- १) निम्न कार्यक्रमहरू मध्ये आफूलाई अनुकूल शिविरमा सम्मिलित हुनुपूर्व कृपया आचार संहिता पढ्नुहोस् । कमसेकम दुई हप्ता अगाडि आवेदन पत्र भरेर व्यवस्थापनमा सम्पर्क राख्नुहोस् ।
- २) शिविरको आरम्भ शुरुदिनको साँझ हुनेछ र समाप्त अन्तिम दिनको विहान करीब सात बजे हुनेछ । शिविरार्थीहरूलाई अनुरोध छ कि शिविर शुरु हुने दिनमा नै शिविर स्थलमा आउनु होला, त्यसभन्दा अगाडि वा पछाडिको दिनमा होइन ।
- ३) शिविर स्थलमा आउँदा साथमा, टर्च, तन्ना, ओड्ने (सल) तथा

मौसम अनुकूलको लुगा र दैनिक उपयोगका सामानहरू ल्याउन नभूल्नु होला ।

- ४) शिविरको सञ्चालन पूज्य गुरुजीद्वारा मनोनीत आचार्यज्ञू हरूबाट हुनेछ ।
 - ५) शिविरमा सहभागी हुन ज्योति भवनमा अनिवार्य रूपमा सम्पर्क राख्नुहोला ।
 - ६) एक दिवसीय शिविर :- दश दिनको विपश्यना शिविर बसिसकेका पूराना साधकहरूले यस शिविरमा सम्मिलित हुन सक्नेछन् । यो शिविर प्रत्येक अग्रेजी महिनाको अन्तिम शनिवार सञ्चालन गरिनेछ ।
 - ७) सतिपट्टान शिविर : तीन वटा दश दिवसीय शिविर बसीसकेका तथा गत एक वर्ष देखि नियमित एवं गम्भीरता पूर्वक दैनिक अभ्यास गरेका साधक-साधिकाहरूले भाग लिन पाउनेछन् ।
 - ८) दीर्घ शिविर : ४५ दिवसीय दीर्घ शिविर
 - i) दुईवटा ३० दिवसीय शिविर बसिसकेका साधकहरू ।
 - ii) धर्म सेवा प्रदान गरेका साधकहरू ।
- | | |
|---------------------------------------|---|
| अप्रिल १-१२
(चैत्र १९-३०) | - दश दिवसीय |
| अप्रिल ४-१२
(चैत्र २२-३०) | - सतिपट्टान
(पुराना साधकहरूका लागिमात्र) |
| अप्रिल १४-२५
(वैशाख १-१२) | - दश दिवसीय |
| अप्रिल १५-२६
(वैशाख २-१३) | - भिक्षु शिविर
(केवल भिक्षु तथा आनागारिकाहरूका लागि) |
| मई १-१२
(वैशाख १८-२९) | - दश दिवसीय
विशिष्ट व्यक्तिहरूका लागि शिविर |
| मई १-१२
(वैशाख १८-२९) | - दश दिवसीय शिविर |
| मई १४-३१
(वैशाख ३१-१७) | - किशोर किशोरीहरूका लागि शिविर |
| मई १३
(वैशाख ३०) | - वैशाख पूर्णिमा
एकदिवसीय शिविर |
| जून १-१२
(जेष्ठ १८-२९) | - दश दिवसीय |
| जून ९-२५ जुलाई
(जेष्ठ २६-९ श्रावन) | - ४५ दिवसीय दीर्घ शिविर |
| जून १४-२५
(जेष्ठ ३१-११ असार) | - दश दिवसीय |



साधकको प्रश्न गुरुजीको उत्तर

- प्र. कुनै परिवारमा लोगने-स्वास्थी मध्ये एकजनाले विपश्यना शिविर गरेको छ, भने यसबाट अर्कोलाई कसरी प्रभावित पार्दछ ?
- ऊ. आफ्नो जीवन साथीलाई धर्म-मार्गमा अघि बढन दवाव दिनु राम्रो हुँदैन । यहाँ दवावले काम हुँदैन । धर्म मार्गमा अरुलाई सहयोग गर्ने एउटै मात्र मार्ग छ, त्यो हो उनीहरू प्रति मैत्री दिनु । तिम्रो आफ्नो व्यवहारले देखाउँछ र धर्मले मदत गर्दछ । तिम्रो सुधिएको व्यवहार देखेर उस्ले सोचन सक्छ कि, “पहिला धेरै रिसालु मानिस थियो, अहिले विपश्यना गरे पछि केही फरक भएछ । पहिले निकै घमण्डी व्यक्ति थियो अहिले केही कमी भएछ- आदि आदि ।” यसैको आधारमा मात्र प्रभाव पार्न सकिन्छ, अन्य तरिकाले गर्न सकिन्दैन ।
- प्र. कहिले काहीं विपश्यी लोगने-स्वास्थी पनि भगडा गरेको पाईन्छ ? यसमा के गर्न सकिन्छ ?

- ऊ. यसले तिनीहरू विपश्यी साधक होइन भन्ने देखाउँछ । तिनीहरूले विपश्यनालाई एउटा कर्मकाण्डको रूपमा मात्र लिइएको होला । यदि लोगने स्वास्थी दुबैजना विपश्यी साधक हो भने उनीहरू कसरी भगडा गर्न सक्छन् ? विपश्यनाले मानिसहरूलाई भगडालु जीवनबाट पर सौहाद्रपूर्ण मैत्रीमय जीवनतिर दोहोच्याउँछ । धर्मको मार्गमा अघि बढेको छ कि छैन भनेर यसैबाट जाँचिन्छ ।
- प्र. सामूहिक साधना बस्नु किन जरुरी छ ?
- ऊ. केही व्यक्तिहरू साथमा ध्यान गर्दा, तिनीहरू बाट उत्पन्न तरंगले वातावरणलाई प्रभावित पार्दछ । त्यस्तै पाँच, दश, वीस, पच्चीस जना एकसाथ ध्यानगर्दा एक दुई जनाको राम्रो धर्म-तरंगले अर्को साधकलाई राम्रो प्रभाव पार्न सक्छ । त्यसैले यसरी सामूहिक रूपमा साधना गर्नुपर्छ ।

धर्म

हिन्दी

हिन्दू हुँ ना बौद्ध हुँ, ना मुस्लिम ना जैन ।
धरमपंथ का पथिक हुँ सुखी रहुँ दिन रैन ॥
धर्म सदा मंगल करे, धर्म करे कल्याण ।
धर्म सदा रक्षा करे, धर्म बडा बलवान ॥
धर्म हमारा बंधु है, सखा सहायक मीत ।
चलें धर्म की रीत ही, रहे धर्म से प्रीत ॥
धर्म हमारा ईश्वर, धर्म हमारा नाथ ।
हम तो नित निर्भय रहें, धर्म सदा हो साथ ॥
धर्म सदृश रक्षक नहीं, धर्म सदृश न ढाल ।
धर्म पालकों का सदा, धर्म रहे रखवाल ॥
रक्षा कर तू धर्म की, यदि रक्षा की चाह ।
सत्य धर्मको छोड़ कर, और न शरण पनाह ॥

गाथा

हिन्दी

दुःख जन्म है, दुःख मरण, जरा व्याधि दुःख होय ।
इस दुखमय संसार में, दुःख से बचा न कोय ॥
दुःख नाम आसक्ति का, मूल बात यह जान ।
अनासक्ति से दुःख मिटें, धर्म मूल पहचान ॥
धर्म जगे तो सुख जगे, दुःख उखड़ता जाय ।
तृष्णा की तड़पन मिटे, तृप्ति सुधा रस पाय ॥
धर्म जगे तो सुख जगे, मुक्ति दुखों से होय ।
कर्मों के बन्धन कटें, ग्रति विमोचन होय ॥
दुखियारों से जग भरा, सुखिया दिखे न कोय ।
धर्म जगे तो सुख जगे, दुखिया रहे न कोय ॥
मन आकुल व्याकुल रहे, जब जब जगे विकार ।
शान्ति जगाये चित्त में, धर्म गंग की धार

मंगल कामना सहित
भाजुरत्न फर्मा
विरगञ्ज ।

सम्पादक : रोशनी शाक्य, प्रकाशक : नेपाल विपश्यना केन्द्र, धर्मशृङ्ख, बुढानीलकण्ठ, काठमाडौं । फोन : ४३७९६५५, ४३७९००७ फागुन २०६२

सम्पर्क स्थान : श्री रूप ज्योति, ज्योति भवन, पो. ब. नं. १२८९६, काठमाडौं । फोन : ४२२५४९०, ४२२३९६८, ४२४८९४९, ४२५०५८९, email : nvc@htp.com.np

मुद्रक : न्यू नेपाल प्रेस, प्रधान कार्यालय फोन : ४४३ ४८५०, ४४३ ४७५३; शाखा कार्यालय फोन : ४२५ ९०३२, ४२५ ९४५०, फ्याक्स : (+९७७-१) ४२५८६७८

जि.प्र.का.द.नं. ३८/५१/५२

● आजीवन शुल्क रु. २००/-

साधकको नाम :

ठेगाना :

.....